

नेपाल इन्जिनियरिङ्ग सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति)
नियमहरू, २०५१

नेपाल राजपत्रमा प्रकाशन मिति

२०५१।२।९

निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएकोछ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “नेपाल इन्जिनियरिङ्ग सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१” रहेकोछ ।

(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,—

(क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ ।

(ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ ।

(ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल इन्जिनियरिङ्ग सेवा सम्झनु पर्छ ।

(घ) “समूह” भन्नाले नियम ४ को उपनियम (१) बमोजिमको समूह सम्झनु पर्छ ।

(ङ) “उपसमूह” भन्नाले समूह अन्तर्गत रहने उपसमूह सम्झनु पर्छ ।

(च) “कर्मचारी” भन्नाले नेपाल इन्जिनियरिङ्ग सेवाका निजामती कर्मचारी सम्झनु पर्छ ।

३. सेवाको गठन: ऐनको दफा ३ बमोजिम नेपाल इन्जिनियरिङ्ग सेवा गठन गरिएको छ ।

४. सेवामा रहने समूह, उपसमूह, श्रेणी र पद: (१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवाभित्रको

समान प्रकृतिका पदहरू समावेश भएका अनुसूची—१ बमोजिमका समूह तथा उपसमूहहरू रहने छन् ।

(२) सेवामा देहायका श्रेणीहरू रहने छन्—

(क) राजपत्रांकित:

- (१) विशिष्ट श्रेणी,
- (२) प्रथम श्रेणी,
- (३) द्वितीय श्रेणी, र
- (४) तृतीय श्रेणी ।

(ख) राजपत्र अनंकित:

- (१) प्रथम श्रेणी,
- (२) द्वितीय श्रेणी,
- (३) तृतीय श्रेणी, र
- (४) चतुर्थ श्रेणी ।

(३) सेवाको विशिष्ट श्रेणीमा नेपाल सरकारले तोके बमोजिमका पदहरू रहन सक्ने छन् ।

(४) समूह तथा उपसमूहमा रहने विभिन्न श्रेणीका र श्रेणी विहीन पदहरू अनुसूची—२ बमोजिम हुनेछन् ।

५. **समूहीकृत हुने:** (१) यी नियमहरू प्रारम्भ हुँदाका बखत नेपाल इन्जिनियरिङ्ग सेवाको सिभिल इन्जिनियरिङ्ग समूहका जनरल उपसमूह, स्यानिटरी उपसमूह विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, इरिगेशन उपसमूह, हाइड्रोपावर उपसमूह, हाइड्रोलोजी उपसमूह र मेटेरियोलजी समूह, माइनिंग इन्जिनियरिङ्ग समूह, केमिष्ट्री समूह, केमिकल इन्जिनियरिङ्ग समूह, मेटालर्जिकल इन्जिनियरिङ्ग समूह, मेट्रोलजी समूह, एरोनटिकल इन्जिनियरिङ्ग समूह, इलेक्ट्रोनिक एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरिङ्ग समूह र सर्भे समूहमा समूहीकृत भई कार्यरत रहेका कर्मचारीहरू तत् तत् समूह वा उपसमूहमा समूहीकृत भएका मानिने छन् ।

(२) साविकमा नेपाल कृषि सेवा, एगृ इन्जिनियरिङ्ग समूहमा समूहिकत भई जलस्रोत मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरू अब नेपाल इन्जिनियरिङ्ग सेवा अन्तर्गत एगृ इरिगेशन इन्जिनियरिङ्ग समूहमा समूहिकृत हुनेछन् ।

(३) साविकमा नेपाल इन्जिनियरिङ्ग सेवा सिभिल समूह ट्रान्सपोर्टेशन उपसमूहमा समूहिकृत कर्मचारीहरू मध्ये यो नियम लागू हुँदाका बखत निर्माण तथा यातायात मन्त्रालय, सडक विभाग र अन्तर्गत कार्यरत कर्मचारीहरू हाइवे उपसमूह र पर्यटन मन्त्रालय, हवाई विभाग र अन्तर्गत कार्यरत कर्मचारीहरू एयरपोर्ट उपसमूहमा स्वतः समूहिकृत हुनेछन् ।

(४) साविकमा नेपाल इन्जिनियरिङ्ग सेवा मेकानिकल समूहमा समूहिकृत भएका कर्मचारीहरू मध्ये हवाई विभागमा कार्यरत कर्मचारीहरू मेकानिकल समूह एभिएशन मेकानिकल उपसमूहमा, निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग तथा अन्तर्गत, जलस्रोत मन्त्रालय अन्तर्गत सि“चाई विभाग र अन्तर्गत कार्यरत कर्मचारीहरू, मेकानिकल समूह निर्माण उपकरण संभार उपसमूह र सो बाहेकका कर्मचारीहरू मेकानिकल समूहले जनरल मेकानिकल उपसमूहमा स्वतः समूहिकृत हुनेछन् ।

(५) साविकमा सिभिल एभिएसन अपरेशन तथा इन्जिनियरिङ्ग समूह अन्तर्गतको एभिएसन टेलिकम्यूनिकेशन मेन्टेनेन्स उपसमूहलाई इलेक्ट्रोनिक एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरिङ्ग समूहमा समूहिकृत गरिएकोछ ।

(६) साविकमा नेपाल इन्जिनियरिङ्ग सेवा इलेक्ट्रिकल इन्जिनियरिङ्ग समूहमा रहेका कर्मचारीहरू मध्ये पर्यटन मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरू एभिएशन इलेक्ट्रिकल उपसमूह र सो बाहेक अन्यत्र कार्यरत कर्मचारीहरू जनरल इलेक्ट्रिकल उपसमूहमा समूहिकृत हुनेछन् ।

(७) यी नियमहरू प्रारम्भ हुँदाका बखत नेपाल इन्जिनियरिङ्ग सेवामा कार्यरत कर्मचारीहरू मध्ये उपनियम (१), (२), (३), (४), (५) र (६) मा उल्लेखित समूह वा उपसमूहका कर्मचारीहरू बाहेक अन्य समूह र उपसमूहका कर्मचारीहरूलाई निजहरूको शैक्षिक योग्यता, कार्य विशिष्टता र अनुभवको आधारमा निजहरू वहाल रहने समूह, उपसमूह तथा पद समेत निर्धारण गरी सम्बन्धित कर्मचारीहरूलाई जानकारी गराइनेछ ।

६. रिक्त पदको पूर्ति: (१) सेवा समूह तथा उपसमूहका रिक्त पदहरूको पूर्ति ऐनको दफा ७ को उपदफा (१) बमोजिम हुनेछ ।

(२) श्रेणी विहीन पदहरू शुरु नियुक्तिद्वारा पूर्ति गर्दा खुला प्रतियोगिताद्वारा गरिनेछ ।

७ नियुक्तिको लागि योग्यता: सम्बन्धित समूह तथा उपसमूहको रिक्त पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम आयोग्य नभएका र अनुसूची- ३ बमोजिमको न्यूनतम योग्यता पुगेका व्यक्तिहरू उम्मेदवार हुन सक्ने छन् ।

८. शैक्षिक योग्यता सम्बन्धी व्यवस्था: कार्य क्षमतको मूल्याङ्कनद्वारा बढुवा हुनको निमित्त राजपत्रांकित पदहरूको हकमा नियमावलीको नियम ८१ को उपनियम (३) बमोजिमको शैक्षिक योग्यता र राजपत्र अनंकित पदहरूको हकमा तत् तत् पदहरूमा सेवा प्रवेशको लागि निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ ।

तर यी नियमहरू प्रारम्भ हुँदाका बखत सेवा, समूह तथा उपसमूहमा वहाल रहेका कर्मचारीहरूको हकमा निजहरूलाई त्यस्तो सेवा, समूह तथा उपसमूहमा प्रवेश गर्न तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।

९. सरुवाको व्यवस्था: समूह तथा उपसमूहका कर्मचारीलाई सरुवा गर्दा नियमावलीको परिच्छेद-६ को अधीनमा रही समूह तथा उपसमूहभित्रको पदमा मात्र गरिनेछ ।

१०. सेवा, समूह तथा उपसमूह संचालन सम्बन्धी व्यवस्था: सेवा, समूह तथा उपसमूहको संचालन र प्रशासन अनुसूची-४ बमोजिम हुनेछ ।

११. समूहीकृत नहुने: अनुसूची-५ मा उल्लेखित विभागहरूका महानिर्देशक पदहरू समूहीकृत हुने छैनन् ।

१२. अनुसूचीमा हेरफेर वा थपघटः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।

१३. खारेजी र बचाउः (१) नेपाल इन्जिनियरिङ्ग सेवा (गठन) नियम, २०१६ र नेपाल इन्जिनियरिङ्ग सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरू, २०३३ खारेज गरिएका छन् ।

(२) उपनियम (१) मा उल्लेखित नियमहरू बमोजिम भए गरेका काम कारवाहीहरू यी नियमहरू बमोजिम नै भए गरेका मानिने छन् ।

द्रष्टव्यः— केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरूः—

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।

अनुसूची-१

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

<u>संख्या</u>	<u>समूह</u>	<u>उपसमूह</u>
१.	सिभिल इन्जिनियरिङ्ग	(क) जनरल (ख) हाइवे (ग) स्यानिटरी (घ) विल्डिङ्ग एण्ड आर्किटेक्ट (ङ) इरिगेशन (च) हाइड्रोपावर (छ) हाइड्रोलोजी (ज) एयरपोर्ट
२.	इलेक्ट्रिकल इन्जिनियरिङ्ग	(क) जनरल इलेक्ट्रिकल इन्जिनियरिङ्ग (ख) एभिएशन इलेक्ट्रिकल इन्जिनियरिङ्ग
३.	इलेक्ट्रोनिक एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरिङ्ग	
४.	मेकानिकल इन्जिनियरिङ्ग	(क) जनरल मेकानिकल इन्जिनियरिङ्ग (ख) एभिएशन मेकानिकल इन्जिनियरिङ्ग (ग) निर्माण उपकरण सम्भार
५.	एरोनटिकल इन्जिनियरिङ्ग	
६.	माइनिङ्ग इन्जिनियरिङ्ग	
७.	केमिकल इन्जिनियरिङ्ग	

८. मेटालर्जिकल इन्जिनियरिङ्ग
९. मेट्रोलोजी
१०. मेट्रेरियोलोजी
११. जियोलोजी (क) जनरल जियोलोजी
(ख) हाइड्रोजियोलोजी
(ग) इन्जिनियरिङ्ग जियोलोजी
१२. सिभिल एभियशन
अपरेशन
एण्ड इन्जिनियरिङ्ग (क) सिभिल एभिएशन अपरेशन
(ख) फ्लाइट अपरेशन्स
(ग) एभिएशन फायर सर्भिसेज
१३. सर्भे
१४. केमिष्टी
१५. एगृ इरीगेशन इन्जिनियरिङ्ग

□ अनुसूची-२

(नियम ४ को उपनियम (४) सँग सम्बन्धित




सेवा र सेवाका समूह तथा उपसमूहमा रहने पदनामहरू

इन्जिनियरिङ्ग सेवा	१. सिभिल इन्जिनियरिङ्ग समूहः			
	(क) जनरल उपसमूह	(ख) हाईवे उपसमूह	(ग) स्यानिटरी उपसमूह	(घ) विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह
१.विशिष्ट श्रेणीमा रहने पद (क) कार्यकारिणी सचिव (ख) नेपाल सरकारले तोके बमोजिम पद	१.राजपत्रांकित प्रथम श्रेणीमा रहने पद सुपरिन्टेन्डिङ्ग इन्जिनियर	१.राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उपमहानिर्देशक (ख) क्षेत्रीय निर्देशक (ग) प्रमुख प्राविधिक परीक्षक (घ) सुपरिन्टेन्डिङ्ग इन्जिनियर (ङ) सहसचिव (प्रा.)	१.राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उपमहानिर्देशक (ख) क्षेत्रीय निर्देशक (ग) सुपरिन्टेन्डिङ्ग इन्जिनियर	१.राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उपमहानिर्देशक (ख) क्षेत्रीय निर्देशक (ग) सुपरिन्टेन्डिङ्ग इन्जिनियर

□ मिति २०५१।७।२१ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद सिनियर डिभिजनल इन्जिनियर	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल इन्जिनियर (ख) डिभिजनल प्रमुख	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद सिनियर डिभिजनल इन्जिनियर	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल इन्जिनियर (ख) आर्किटेक्ट प्लानर
--	--	--	--	---

(क) जनरल समूह	(ख) हाईवे उपसमूह	(ग) स्यानिटरी उपसमूह	(घ) विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह
३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद इन्जिनियर	३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद इन्जिनियर	३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) इन्जिनियर (ख) कार्यालय प्रमुख	३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) इन्जिनियर (ख) आर्किटेक्ट प्लानर
४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) आभेरसियर	४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) ओभरसियर	४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) ओभरसियर	४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) आभेरसियर

(ख)  सव इन्जिनियर	(ख)  सव इन्जिनियर (ग) ल्यावोरेटरी टेक्निसियन	* (ख) प्लम्बर	 (ख)सव इन्जिनियर * (ग) सिनियर कार्पेन्टर
(क) जनरल समूह	(ख) हाईवे उपसमूह	(ग) स्यानिटरी उपसमूह	(घ) विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह
५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद (क) सव ओभरसियर (ख) टेसर	५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद (क) सव ओभरसियर (ख) टेसर	५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद (क) खानेपानी तथा सरसफाई टेक्निसियन (ख) प्लम्बर	५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद (क) सव आभेरसियर (ख) टेसर (ग) डकर्मी (घ) सिकर्मी
६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद (क) सहायक खानेपानी तथा सरसफाई टेक्निसियन (ख) सहायक प्लम्बर	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद
७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा

 मिति २०६४।३।२५ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित।

* मिति २०५७।८।१९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।

<u>रहने पद</u>	<u>रहने पद</u> ल्यावम्यान	<u>रहने पद</u> (क) म.स. टे. इ. प्लम्बर	<u>रहने पद</u>
----------------	------------------------------	---	----------------

(ड) इरीगेशन उपसमूह	(च) हाइड्रोपावर उपसमूह	(छ) हाइड्रोलोजी उपसमूह	(ज) एयरपोर्ट उपसमूह
१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उपमहानिर्देशक (ख) क्षेत्रीय निर्देशक (ग) निर्देशक (घ) सुपरिटेन्डिङ्ग इन्जिनियर (ङ) सहसचिव (प्रा.) (च) कार्यकारिणी निर्देशक	१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उपमहानिर्देशक (ख) सुपरिटेन्डिङ्ग इन्जिनियर (ग) सहसचिव (प्रा.) (घ) कार्यकारिणी निर्देशक	१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उपमहानिर्देशक (ख) सुपरिटेन्डिङ्ग हाइड्रोलोजिष्ट (ग) सहसचिव (प्रा.) (घ) कार्यकारिणी निर्देशक	१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) सुपरिटेन्डिङ्ग इन्जिनियर
२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल इन्जिनियर (ख) कार्यालय प्रमुख (ग) वरिष्ठ सिँचाई योजना अधिकृत	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल इन्जिनियर (ख) वरिष्ठ जलस्रोत वातावरण अधिकृत	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) कार्यालय प्रमुख (ख) सिनियर डिभिजनल इन्जिनियर (ग) सिनियर डिभिजनल	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल इन्जिनियर (ख) प्रबन्धक

(घ) वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत (ङ) वरिष्ठ सिंचाई व्यवस्थापन अधिकृत (च) वरिष्ठ जलस्रोत वातावरण अधिकृत		हाइड्रोलोजिष्ट (घ) जलवायु विज्ञ	
(ङ) इरीगेशन उपसमूह	(च) हाइड्रोपावर उपसमूह	(छ) हाइड्रोलजी उपसमूह	(ज) एयरपोर्ट उपसमूह
३. <u>राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</u> (क) इन्जिनियर (ख) कार्यालय प्रमुख	३. <u>राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</u> इन्जिनियर	३. <u>राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</u> हाइड्रोलोजिष्ट इन्जिनियर	३. <u>राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</u> सिभिल इन्जिनियर
४. <u>राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद</u> (क) आभेरसियर (ख) प्राविधिक सहायक	४. <u>राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद</u> ओभेरसियर	४. <u>राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद</u> (क) जल विज्ञान सहायक (ख) इन्स्ट्रुमेन्ट मेकानिक्स (ग) डाटा सुपरभाइजर	४. <u>राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद</u> (क) आभेरसियर (ख) ड्राफ्टम्यान

(ड) इरीगेशन उपसमूह	(च) हाइड्रोपावर उपसमूह	(छ) हाइड्रोलजी उपसमूह	(ज) एयरपोर्ट उपसमूह
<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) सव ओभरसियर</p> <p>(ख) सुपरभाइजर</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) सव ओभरसियर</p> <p>(ख) पम्प अपरेटर</p> <p>(ग) टेसर</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) नायव जल विज्ञान सहायक</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) सव आभेरसियर</p> <p>(ख) टेसर</p>
<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद</p> <p>(क) असिष्टेन्ट सुपरभाइजर</p>	<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद</p>	<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद</p> <p>(क) कार्य सहायक</p>	<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद</p>
<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद</p> <p>(क) ढल्पा</p> <p>(ख) फिल्डम्यान</p> <p>(ग) पेट्रोलम्यान</p> <p>(घ) हेल्पर</p> <p>(ड) वेल्दार</p> <p>(च) पानी संचयकर्ता</p>	<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद</p>	<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद</p>	<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद</p>

२. इलेक्ट्रिकल इन्जिनियरिङ्ग समूहः

(क) जनरल इलेक्ट्रिकल इन्जिनियरिङ्ग उपसमूह	(ख) एभिएशनइलेक्ट्रिकल इन्जिनियरिङ्ग उपसमूह
१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उप महानिर्देशक (ख) सुपरिन्टेन्डिङ इन्जिनियर (ग) सहसचिव (प्रा.) (घ) कार्यकारिणी निर्देशक	१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) सुपरिन्टेन्डिङ इन्जिनियर
२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद सिनियर डिभिजनल इन्जिनियर	३. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल इन्जिनियर (ख) डिभिजनल इलेक्ट्रिकल इन्जिनियर
३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) इलेक्ट्रिकल इन्जिनियर (ख) इन्जिनियर (इलेक्ट्रिकल)	३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) इलेक्ट्रिकल इन्जिनियर
४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) इलेक्ट्रिकल ओभरसियर (ख) इलेक्ट्रिकल टेक्सिसियन (ग) इलेक्ट्रिसियन	४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) इलेक्ट्रिकल टेक्सिसियन

<p>(घ) इलेक्ट्रिसियन सुपरभाईजर (ङ) रेडियो टेक्सिसियन (च) अडियो भिडियो अपरेटर (छ) टेप सञ्चालक (ज) लाइन टेक्सिसियन</p>	
<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद (क) सव ओभरसियर</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर हेल्पर</p>
<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद हेल्पर</p>	<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद (क) हेल्पर</p>
<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद</p>	<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद</p>
<p>८. श्रेणी विहीन पद</p>	<p>८. श्रेणी विहीन पद</p>

३. इलेक्ट्रोनिक एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरिङ्ग समूहः

<p>१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u></p> <p>(क) उपमहानिर्देशक</p> <p>(ख) प्रबन्धक (संचार तथा उद्गयन सहायक)</p> <p>(ग) प्रमुख टेक्निकल अफिसर</p> <p>(घ) सुपरिन्टेन्डिङ्ग इन्जिनियर</p>
<p>२. <u>राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</u></p> <p>(क) सिनियर डिभिजनल इन्जिनियर</p> <p>(ख) डिभिजनल इलेक्ट्रोनिक इन्जिनियर</p> <p>(ग) सिनियर टेक्निकल अफिसर</p> <p>(घ) वरिष्ठ टेक्निकल अफिसर</p> <p>(ङ) सिफ्ट इन्चार्ज (सि.टि.ओ.)</p> <p>(च) सिनियर टेलिकम्यूनिकेशन अफिसर</p>
<p>३. <u>राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</u></p> <p>(क) टेक्निकल अफिसर</p> <p>(ख) रेडियो इन्जिनियर</p>

(ग) इलेक्ट्रोनिक इन्जिनियर

४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद

- (क) रेडियो टेक्सिसियन
- (ख) इन्स्ट्रुमेन्ट मेकानिक्स
- (ग) टेलेक्स अपरेटर
- (घ) टेलिफोन टेक्सिसियन
- (ङ) टेलिप्रिन्टर अपरेटर
- (च) रेडियो अपरेटर
- (छ) अडियो भिडियो अपरेटर
- (ज) टेप संचालक
- (झ) फोटोकपी अपरेटर
- (ञ) टेलिफोन अपरेटर
- (ट) सञ्चार सहायक
- ⊕ (ठ) जुनियर टेक्सिसियन
- ◆ (ड) प्राविधिक सहायक, टेलिकम सहायक र इलेक्ट्रो सहायक

⊕ मिति २०५५।१।२८ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।

◆ मिति २०५८।६।१ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।

५. <u>राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद</u> (क) नायव टेप सञ्चालक (ख) नायव माइक अपरेटर (ग) आकाशवाणी अपरेटर
६. <u>राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद</u> (क) सहायक टेलिफोन अपरेटर

४. मेकानिकल इन्जिनियरिङ्ग समूह:

(क) जनरल मेकानिकल इन्जिनियरिङ्ग उपसमूह	(ख) एभिएशन मेकानिकल इन्जिनियरिङ्ग उपसमूह	(ग) निर्माण उपकरण संभार उपसमूह
१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u> (क) उपमहानिर्देशक (ख) सुपरिन्टेन्डिङ्ग इन्जिनियर	१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u> सुपरिन्टेन्डिङ्ग इन्जिनियर	१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u> (क) उपमहानिर्देशक (ख) सुपरिन्टेन्डिङ्ग इन्जिनियर
२. <u>राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</u> (क) सिनियर डिभिजनल इन्जिनियर (ख) निर्देशक (ग) उपनिर्देशक	२. <u>राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</u> (क) डिभिजनल मेकानिकल इन्जिनियर	२. <u>राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</u> (क) सिनियर डिभिजनल इन्जिनियर

<p>(घ) वरिष्ठ कारखाना निरीक्षक</p> <p>(ङ) सिनियर डिभिजनल ड्रिलिङ्ग इन्जिनियर</p> <p>(च) सिनियर डिभिजनल मेकानिकल इन्जिनियर</p>		
<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</p> <p>(क) इण्डष्ट्रियल इन्जिनियर</p> <p>(ख) मेकानिकल इन्जिनियर</p> <p>(ग) उर्जा इन्जिनियर</p> <p>(घ) सिनियर ड्रिलर</p> <p>(ङ) कारखाना निरीक्षक</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</p> <p>मेकानिकल इन्जिनियर</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</p> <p>(क) मेकानिकल इन्जिनियर</p> <p>(ख) सिनियर ड्रिलर</p> <p>(ग) मेकानिक अफिसर</p> <p>(घ) मेकानिक इन्स्ट्रक्टर अफिसर</p> <p>(ङ) अपरेटर अफिसर</p> <p>(च) मेशिनिष्ट अफिसर</p> <p>(छ) वेल्डर अफिसर</p> <p>(ज) इलिक्ट्रिकल अफिसर</p> <p>(झ) मेकानिकल स्टोर अफिसर</p> <p>(ञ) अफिसर फोरम्यान</p>

मिति २०६८।३।२७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

		<p>(ट) जेटवार्ट निरीक्षण अधिकृत (ठ) मेशिनिष्ट इन्स्ट्रक्टर (ड) इन्स्ट्रक्टर अफिसर (ढ) अपरेटर इन्स्ट्रक्टर अफिसर</p>
<p>४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) मेकानिकल सुपरभाइजर (ख) मेकानिकल इन्स्ट्रक्टर (ग) सिनियर अपरेटर (घ) सिनियर मेकानिक्स (ङ) सिनियर मेशिनिष्ट (च) सिनियर वेल्डर (छ) सिनियर इलेक्ट्रिसियन (ज) सिनियर स्टोर किपर मेकानिक्स (झ) ड्रिलर (ञ) फोरम्यान (ट) मेकानिकल आभेरसियर (ठ) ड्रिलर टेक्निसियन</p>	<p>४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) मेकानिकल सुपरभाइजर (ख) मेकानिकल इन्स्ट्रक्टर</p>	<p>४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) मेकानिकल सुपरभाइजर (ख) मेकानिकल इन्स्ट्रक्टर (ग) सिनियर अपरेटर (घ) सिनियर मेकानिक्स (ङ) सिनियर मेशिनिष्ट (च) सिनियर वेल्डर (छ) सिनियर इलेक्ट्रिसियन (ज) सिनियर स्टोर किपर मेकानिक्स (झ) ड्रिलर (ञ) फोरम्यान (ट) मेकानिकल आभेरसियर (ठ) ड्रिलर टेक्निसियन</p>

<p>(ड) हेभी इक्विपमेण्ट अपरेटर (ढ) ग्रेडर अपरेटर (ण) बुल्डोजर अपरेटर (त) नकमी (थ) एयर कण्डिशन टेक्निसियन (द) मेकानिकल टेक्निसियन (ध) टाइप मेकानिक्स (न) जेटवार्ज निरीक्षक (प) सिनियरब्ल्याक स्मिथ (फ) रेफ्रिजरेटर टेक्निसियन (ब) मिस्त्री (भ) पम्प केकानिक्स (म) इलेक्ट्रिसियन</p>		<p>(ड) हेभी इक्विपमेण्ट अपरेटर (ढ) ग्रेडर अपरेटर (ण) बुल्डोजर अपरेटर (त) नकमी (थ) एयर कण्डिशन टेक्निसियन (द) मेकानिकल टेक्निसियन (ध) टाइप मेकानिक्स (न) जेटवार्ज निरीक्षक (प) सिनियरब्ल्याक स्मिथ (फ) रेफ्रिजरेटर टेक्निसियन (ब) मिस्त्री (भ) पम्प मेकानिक्स (म) पम्प टेस्ट टेक्निसियन (य) सिनियर मिस्त्री (र) इलेक्ट्रिसियन इन्स्ट्रक्टर (व) मेसिनिष्ट इन्स्ट्रक्टर (श) सिनियर स्टोर मेकानिक्स</p>
--	--	---

		<p>(ष) अपरेटर इन्स्ट्रक्टर</p> <p>■ (स) सिनियर कालीगढ</p> <p>■ (ह) सिनियर रेकर्ड किपर</p> <p>■ (क्ष) सिनियर पेन्टर</p> <p>■ (त्र) सिनियर आ.वा. अपरेटर</p>
<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) जुनियर मेकानिक्स</p> <p>(ख) कालिगढ</p> <p>(ग) अपरेटर</p> <p>(घ) मेकानिक्स</p> <p>(ङ) मेसिनिष्ट</p> <p>(च) जुनियर फोरम्यान</p> <p>(छ) वेल्डर</p> <p>(ज) इलेक्ट्रिसियन</p> <p>(झ) स्टोरकिपर मेकानिक्स</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) अपरेटर</p> <p>(ख) सिनियर हेल्पर</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) जुनियर मेकानिक्स</p> <p>(ख) कालिगढ</p> <p>(ग) अपरेटर</p> <p>(घ) मेकानिक्स</p> <p>(ङ) मेसिनिष्ट</p> <p>(च) जुनियर फोरम्यान</p> <p>(छ) वेल्डर</p> <p>(ज) इलेक्ट्रिसियन</p> <p>(झ) स्टोरकिपर मेकानिक्स</p>

■ मिति २०६८।३।२७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।

<p>(ज) सहायक ड्रिलर (ट) गेट अपरेटर (ठ) डोजर अपरेटर (ड) जेनेरेटर अपरेटर (ढ) पम्प अपरेटर (ण) सिनियर मिस्त्री (त) लिफ्ट असिस्टेण्ट (थ) ड्राइभर कम मेकानिक्स (द) प्लम्बर</p>		<p>(ज) सहायक ड्रिलर (ट) गेट अपरेटर (ठ) डोजर अपरेटर (ड) जेनेरेटर अपरेटर (ढ) पम्प अपरेटर (ण) सिनियर मिस्त्री (त) लिफ्ट असिस्टेण्ट (थ) ड्राइभर कम मेकानिक्स (द) प्लम्बर (ध) मेकानिकल गेट अपरेटर (न) मिस्त्री (प) ब्ल्याक स्मीथ (फ) पेन्टर (ब) रेकर्ड किपर (भ) कारपेन्टर (म) आ.वा. अपरेटर (य) टेलेक्स अपरेटर</p>
--	--	--

<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद</p> <p>(क) जुनियर अपरेटर</p> <p>(ख) जुनियर मेकानिक्स</p> <p>(ग) जुनियर मेसिनिष्ट</p> <p>(घ) जुनियर वेल्डर</p> <p>(ङ) जुनियर इलेक्ट्रिसियन</p> <p>(च) जुनियर स्टोर किपर मेकानिक्स</p> <p>(छ) ड्रिलर हेल्पर</p> <p>(ज) वेल्डर</p> <p>(झ) जुनियर पम्प अपरेटर</p> <p>(ञ) जुनियर मिस्त्री</p> <p>(ट) कल्भेयर वेल्ट अपरेटर</p> <p>(ठ) जुनियर ब्ल्याक स्मिथ</p> <p>(ड) प्लम्बर</p> <p>(ढ) हेल्पर</p>	<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद</p> <p>हेल्पर</p>	<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद</p> <p>(क) जुनियर अपरेटर</p> <p>(ख) जुनियर मेकानिक्स</p> <p>(ग) जुनियर मेसिनिष्ट</p> <p>(घ) जुनियर वेल्डर</p> <p>(ङ) जुनियर इलेक्ट्रिसियन</p> <p>(च) जुनियर स्टोर किपर मेकानिक्स</p> <p>(छ) ड्रिलर हेल्पर</p> <p>(ज) वेल्डर</p> <p>(झ) जुनियर पम्प अपरेटर</p> <p>(ञ) जुनियर मिस्त्री</p> <p>(ट) कल्भेयर वेल्ट अपरेटर</p> <p>(ठ) जुनियर ब्ल्याक स्मिथ</p> <p>(ड) प्लम्बर</p> <p>(ढ) गेट अपरेटर</p> <p>(ण) सुचिकार</p> <p>(त) जुनियर स्टोर मेकानिक्स</p>
---	---	--

<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद</p> <p>(क) पम्प अपरेटर</p> <p>(ख) हेल्पर</p> <p>(ग) कालिगढ</p> <p>(घ) लिफ्टम्यान</p> <p>(ङ) ड्राइभर</p> <p>(च) क्लिनर</p>	<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद</p>	<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद</p> <p>(क) पम्प अपरेटर</p> <p>(ख) हेल्पर</p> <p>(ग) कालिगढ</p> <p>(घ) लिफ्टम्यान</p> <p>(ङ) ड्राइभर मेकानिक्स</p> <p>(च) पम्प टेष्ट हेल्पर</p> <p>(छ) स्टोर हेल्पर</p>
<p>८. श्रेणी विहीन पद</p> <p>(क) भारी सवारी चालक</p> <p>(ख) हलुका सवारी चालक</p>	<p>८. श्रेणी विहीन पद</p>	<p>८. श्रेणी विहीन पद</p> <p>(क) भारी सवारी चालक</p> <p>(ख) हलुका सवारी चालक</p>

<p>५. एरो नटिकल इन्जिनियरिङ्ग समूहः</p>	<p>६. माइनिङ्ग इन्जिनियरिङ्ग समूहः</p>
<p>१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</p> <p>(क) प्रमुख एरो नटिकल इन्जिनियर</p>	<p>१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</p> <p>(क) उपमहानिर्देशक</p> <p>(ख) सुपरिन्टेन्डिङ माइनिङ्ग इन्जिनियर</p> <p>(ग) सुपरिन्टेन्डिङ रिसर्च अफिसर</p>

२. <u>राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</u> (क) सिनियर डिभिजनल एरो नटिकल इन्जिनियर (ख) एयर वर्दिनेश सुपरिन्टेन्डिङ्ग	२. <u>राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</u> (क) सिनियर डिभिजन माइनिङ्ग इन्जिनियर
३. <u>राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</u> (क) एरो नटिकल इन्जिनियर (ख) एयरवर्दिनेश सुपरभाइजर (ग) सिभिल एभिएशन एयरकाफ्ट मेन्टिनेन्स इन्जिनियर	३. <u>राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</u> (क) माइनिङ्ग इन्जिनियर (ख) उर्जा इन्जिनियर (ग) माइन्स इन्सपेक्टर
	४. <u>राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद</u> माइनिङ्ग सब इन्सपेक्टर

७. <u>केमिकल इन्जिनियरिङ्ग समूहः</u>	८. <u>मेटालर्जिकल इन्जिनियरिङ्ग समूहः</u>	९. <u>मेट्रोलोजी समूहः</u>	१०. <u>मेटेरियोलोजी समूहः</u>
१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u> (क) सुपरिन्टेन्डिङ्ग केमिकल इन्जिनियर	१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u> (क) सुपरिन्टेन्डिङ्ग इन्जिनियर	१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u> (क) मुख्य निरीक्षक	१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u> (क) उपमहानिर्देशक (ख) सुपरिन्टेन्डिङ्ग मेटेरियोलोजिष्ट (ग) सहसचिव (प्रा.)

			(घ) कार्यकारिणी निर्देशक
२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल केमिकल इन्जिनियर	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल मेटालर्जिष्ट	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद वरिष्ठ निरीक्षक	२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल मेटेरियोलोजिष्ट (ख) कार्यालय प्रमुख
३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) केमिकल इन्जिनियर (ख) रिसर्च अधिकृत (ग) वातावरण विद्	३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद मेटालर्जिष्ट	३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद निरीक्षक	३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद मेटेरियोलोजिष्ट
४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद	४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) स्याम्पलर (ख) असिष्टेन्ट मेटालर्जिष्ट (ग) असिष्टेन्ट सेरामिक्स	४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद सहायक निरीक्षक	४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) मौसम विज्ञान सहायक (ख) इन्स्ट्रुमेन्ट मेकानिक्स (ग) डाटा सुपरभाइजर

५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद	५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद असिष्टेन्ट स्पाम्पलर	५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद सिनियर मिस्त्री	५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद नायव मौसम विज्ञान सहायक
६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद जुनियर मिस्त्री	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद कार्य सहायक
७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद कालिगढ	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद
८. श्रेणी विहीन पद	८. श्रेणी विहीन पद	८. श्रेणी विहीन पद	८. श्रेणी विहीन पद

११. जियोलोजी समूह:

(क) जनरल जियोलोजी उपसमूह	(ख) हाइड्रो जियोलोजी उपसमूह	(ग) इन्जिनियरिङ्ग जियोलोजी उपसमूह
१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उपमहानिर्देशक (ख) सुपरिन्टेन्डिङ्ग जियोलोजिष्ट	१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उपमहानिर्देशक (ख) सुपरिन्टेन्डिङ्ग हाइड्रो जियोलोजिष्ट	१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद (क) उपमहानिर्देशक (ख) सुपरिन्टेन्डिङ्ग इन्जिनियरिङ्ग जियोलोजिष्ट

	<p>(ग) चीफ हाइड्रो जियोलोजिष्ट</p> <p>(घ) सहसचिव (प्रा.)</p> <p>(ङ) कार्यकारिणी निर्देशक</p> <p>(च) क्षेत्रीय निर्देशक</p>	<p>(ग) सहसचिव (प्रा.)</p> <p>(घ) कार्यकारिणी निर्देशक</p>
<p>२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) सिनियर डिभिजनल जियोलोजिष्ट</p> <p>(ख) सिनियर डिभिजनल सिस्मोलोजिष्ट</p> <p>(ग) सिनियर डिभिजनल जियो केमिष्ट</p> <p>(घ) सिनियर डिभिजनल माइनिङ्ग जियोलोजिष्ट</p>	<p>२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) सिनियर डिभिजनल हाइड्रो जियोलोजिष्ट</p> <p>(ख) सिनियर डिभिजनल जियोलोजिष्ट</p> <p>(ग) सिनियर डिभिजनल माइनिङ्ग जियोलोजिष्ट</p> <p>(घ) वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत</p> <p>(ङ) कार्यालय प्रमुख</p> <p>(च) वरिष्ठ सिँचाई व्यवस्थापन अधिकृत</p> <p>(छ) वरिष्ठ सिँचाई योजना अधिकृत</p>	<p>२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</p> <p>(क) सिनियर डिभिजनल इन्जिनियरिङ्ग जियोलोजिष्ट</p> <p>(ख) सिनियर डिभिजनल जियोलोजिष्ट</p>
<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</p> <p>(क) भूगर्भ विद्</p> <p>(ख) सिस्मोलोजिष्ट</p> <p>(ग) जियो हाइड्रोलोजिष्ट</p> <p>(घ) माइनिङ्ग जियोलोजिष्ट</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</p> <p>(क) हाइड्रो जियोलोजिष्ट</p> <p>(ख) जियोलोजिष्ट</p> <p>(ग) मिनरलजिष्ट</p> <p>(घ) रिसर्च अधिकृत</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद</p> <p>(क) इन्जिनियरिङ्ग जियोलोजिष्ट</p> <p>(ख) माइनिङ्ग जियोलोजिष्ट</p> <p>(ग) जियो फिजिसिष्ट</p> <p>(घ) जियो केमिष्ट</p>

<p>(ड) रिसर्च अफिसर (च) जियो फिजिसिष्ट (छ) जियो केमिष्ट टेक्सिसियन (ज) जियोलोजिष्ट</p>	<p>(ड) कार्यालय प्रमुख</p>	<p>(ड) रिसर्च अधिकृत (च) जियोलोजिष्ट</p>
<p>४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) स्याम्पलर (ख) असिष्टेन्ट जियोलोजिष्ट (ग) टेक्निकल असिष्टेन्ट (घ) सिनियर ल्याव असिष्टेन्ट</p>	<p>४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) असिष्टेन्ट हाइड्रो जियोलोजिष्ट (ख) वेल अब्जरभर (ग) असिष्टेन्ट ग्राउण्ड वाटर हाइड्रोलोजिष्ट</p>	<p>४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद असिष्टेन्ट इन्जिनियरिङ्ग जियोलोजिष्ट</p>
<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद सहायक स्याम्पलर</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद जुनियर हाइड्रो जियोलोजिष्ट</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद जुनियर इन्जिनियरिङ्ग जियोलोजिष्ट</p>
<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद ल्याव असिष्टेन्ट</p>	<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद ल्याव असिष्टेन्ट</p>	<p>६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद ल्याव असिष्टेन्ट</p>
<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद ल्याव व्याय</p>	<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद ल्याव व्याय</p>	<p>७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद ल्याव व्याय</p>
<p>८. श्रेणी विहीन पद</p>	<p>८. श्रेणी विहीन पद</p>	<p>८. श्रेणी विहीन पद</p>

१२. सिभिल एभिएशन अपरेशन्स समूह:

(क) सिभिल एभिएशन ट्राफिक सर्भिसेज उपसमूह	(ख) फ्लाइट अपरेसन्स उपसमूह	(ग) एभिएशन फायर सर्भिसेज उपसमूह
<p>१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u></p> <p>(क) उपमहानिर्देशक</p> <p>(ख) तालीम प्रमुख</p> <p>(ग) सिनियर एभिएशन अफिसर</p> <p>(घ) विमान स्थल प्रबन्धक</p> <p>(ङ) प्रबन्धक (उडान सञ्चालन)</p> <p>(च) प्रमुख एयर ट्राफिक कन्ट्रोलर</p> <p>(छ) प्रमुख एरो नटिकल इन्फर्मेसन सर्भिस अफिसर</p> <p>(ज) महाप्रबन्धक</p>	<p>१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u></p>	<p>१. <u>राजपत्रांकित प्रथम श्रेणीमा रहने पद</u></p>
<p>२. <u>राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</u></p> <p>(क) वरिष्ठ एयर ट्राफिक सर्भिस अफिसर</p> <p>(ख) वरिष्ठ कम्यूनिकेशन अफिसर</p> <p>(ग) एयर ट्राफिक कन्ट्रोलर शाखा प्रमुख</p> <p>(घ) कम्यूनिकेशन शाखा प्रमुख</p>	<p>२. <u>राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</u></p> <p>(क) वायुयान चालक</p> <p>(ख) क्याप्टेन</p>	<p>२. <u>राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद</u></p> <p>(क) वरिष्ठ फायर अफिसर</p> <p>(ख) उद्धार तथा अग्नि निवारण शाखा प्रमुख</p> <p>(ग) सिफ्ट इन्चार्ज</p>

<p>(ड) जन सम्पर्क तथा सूचना शाखा प्रमुख (च) सिनियर एयर ट्राफिक कन्ट्रोलर (छ) विमानस्थल प्रबन्धक (ज) प्रबन्धक (सुविधा देय तथा हवाई सुरक्षा) (झ) सिफ्ट इन्चार्ज (ञ) सुपरभाइजर (ट) सुविधादेय शाखा प्रमुख (ठ) नियमित उडान अनुमती शाखा प्रमुख (ड) हवाई सुरक्षा शाखा प्रमुख (ढ) एरो नटिकल इन्फर्मेसन सर्भिस शाखा प्रमुख (ण) सिनियर कम्यूनिकेशन अफिसर (त) सिभिल एरो नटिकल इन्फर्मेसन सर्भिस अफिसर</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) पाइलट (ख) को-पाइलट</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद फायर अफिसर</p>
<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) प्रबन्धक (ख) एयर ट्राफिक कन्ट्रोलर</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) पाइलट (ख) को-पाइलट</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद फायर अफिसर</p>

(ग) एयर ट्राफिक सर्भिस अफिसर (घ) कम्यूनिकेशन अफिसर (ङ) एयर ट्राफिक कन्ट्रोलर अफिसर (च) जन सम्पर्क तथा सूचना अधिकृत (छ) सुरक्षा अधिकृत (ज) एयरो नटिकल इन्फर्मेशन सर्भिस अफिसर		
४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद	४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद	४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद अग्नि नियन्त्रक
५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद	५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद	५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद सहायक अग्नि निरीक्षक
६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद अग्नि निरीक्षक
७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद
८. श्रेणी विहीन पद	८. श्रेणी विहीन पद	८. श्रेणी विहीन पद

१३. सर्भे समूहः	१४. केमिष्ट्री समूहः	१६. एगु इरीगेशन इन्जिनियरिङ्ग समूहः
१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद	१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद	१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पद

<p>(क) उपमहानिर्देशक (ख) प्रधानाचार्य</p>	<p>(क) उपमहानिर्देशक (ख) सुपरिन्टेन्डिङ्ग केमिष्ट (ग) उच्च वैज्ञानिक अधिकृत</p>	<p>(क) उपमहानिर्देशक (ख) सुपरिन्टेन्डिङ्ग इन्जिनियर (ग) प्रमुख जलउपयोग विज्ञ (घ) क्षेत्रीय निर्देशक (ङ) सहसचिव (प्रा.) (च) कार्यकारिणी निर्देशक</p>
<p>२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) प्रमुख नापी अधिकृत (ख) उप-प्रधानाचार्य</p>	<p>२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल केमिष्ट (ख) खाद्य अनुसन्धान अधिकृत (ग) वरिष्ठ गुणस्तर नियन्त्रक (घ) वैज्ञानिक अधिकृत (ङ) गुण नियन्त्रक (च) प्रमुख संरक्षण विद् (छ) वरिष्ठ मदिरा विशेषज्ञ (ज) माटो रसायन अधिकृत</p>	<p>२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पद (क) सिनियर डिभिजनल इन्जिनियर (ख) वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत (ग) कार्यालय प्रमुख (घ) वरिष्ठ सिँचाई योजना अधिकृत (ङ) वरिष्ठ सिँचाई व्यवस्थापन अधिकृत</p>
<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) नापी अधिकृत</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) गुणस्तर नियन्त्रक</p>	<p>३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पद (क) इन्जिनियर</p>

<p>(ख) फोटो ग्राफिस्टिष्ट (ग) सिनियर ड्राफ्टम्यान (घ) संगणना अधिकृत (ङ) प्रशिक्षक अधिकृत (च) सिनियर सभेयर</p>	<p>(ख) रसायन अधिकृत (ग) केमिष्ट (घ) वाटर केमिष्ट (ङ) सहायक रसायन विज्ञ (च) सहायक माटो रसायन विज्ञ (छ) वायो केमिष्ट (ज) स्वायल केमिष्ट (झ) निरीक्षक (ञ) सहायक वैज्ञानिक अधिकृत (ट) सहायक खाद्य अनुसन्धान अधिकृत (ठ) सहायक विधि विज्ञ (ड) सहायक माटो रसायन अधिकृत</p>	<p>(ख) कार्यालय प्रमुख</p>
<p>४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) टोली प्रमुख (ख) सभेक्षक (ग) अपरेटर (घ) ड्राफ्टम्यान</p>	<p>४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) असिष्टेन्ट केमिष्ट (ख) ल्याव टेक्निसियन (ग) सिनियर ल्याव असिष्टेन्ट (घ) प्राविधिक सहायक</p>	<p>४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पद (क) ओभरसियर (ख) प्राविधिक सहायक</p>

<p>(ड) ट्रिग डाटाकर्ता (च) नापी सहायक (छ) सहायक प्रशिक्षक (ज) नापी टोली प्रमुख (झ) नापी निरीक्षक (ञ) गणक (ट) सिनियर प्लटर (ठ) सर्भेयर</p>	<p>(ड) स्याम्पलर (च) सिल्ट एनालिष्ट</p>	
<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद (क) सहायक सर्भेक्षक (ख) असिष्टेन्ट ड्राफ्टम्यान (ग) सहायक अपरेटर (घ) सहायक ड्राफ्टम्यान (ङ) अमिन</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद टेक्निसियन</p>	<p>५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पद नायव प्राविधिक सहायक एशोसिएशन अर्गनाइजर</p>

मिति २०६६।१०।११ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।

दृष्टव्यः- यी नियमहरु अन्तर्गतका समूह/उपसमूहबाट पदपूर्ति हुने पदहरुमा पदपूर्ति गर्दा दरबन्दी स्वीकृत हुदा निर्धारण गरिएका समूह, उपसमूहको दरबन्दी संख्याको आधारमा मात्र हुनेछ ।

६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद (क) सर्भे हेल्प (ख) सह लिथो ग्राफर	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद ल्याव असिष्टेन्ट	६. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पद फिल्ड असिष्टेन्ट
७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद ल्याव व्याय	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद ल्याव व्याय	७. राजपत्र अनंकित चतुर्थ श्रेणीमा रहने पद
८. श्रेणी विहीन पद		

* अनुसूची-३

(नियम ७ सँग सम्बन्धित)

सेवा प्रवेशको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता

१. सिभिल इन्जिनियरिङ्ग समूह अन्तर्गत:

(क) जनरल उपसमूहको लागि

क्र.स	पद	शैक्षिक योग्यताको विषय र स्तर
१.	राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
२.	राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा बी. ई वा सो सरह उत्तीर्ण ।
३.	राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(ख) हाईवे उपसमूहको लागि:		
१.	राजपत्र अनंकित चतुर्थ श्रेणीको पद	अष्टम कक्षा उत्तीर्ण गरी सम्बन्धित काममा ६ महिनाको अनुभव प्राप्त ।
२.	राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण भई ट्रेसर सम्बन्धी तालीम वा सम्बन्धित काममा दुई वर्षको अनुभव प्राप्त ।

* मिति २०५१।७।२१ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

३. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण । ल्याबोरेटरी टेक्सिसियनको लागि सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र वा प्रमाणपत्र वा सो सरह उपाधि प्राप्त गरी एक महिना स्वायत्त ल्याबोरेटरी टेक्सिसियनको तालीम प्राप्त ।
४. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा हाइवे इन्जिनियरिङ्ग वा ट्रान्सपोर्टेशन इन्जिनियरिङ्ग वा स्ट्रक्चरल इन्जिनियरिङ्ग विषयमा कम्तीमा बी.ई. वा सो सरह उत्तीर्ण ।
५. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा हाइवे इन्जिनियरिङ्ग वा स्वायत्त मेकानिक्स एण्ड फाउन्डेसन इन्जिनियरिङ्ग वा स्ट्रक्चरल इन्जिनियरिङ्ग वा जियोटेक्निकल इन्जिनियरिङ्ग वा वायो इन्जिनियरिङ्ग वा इन्जिनियरिङ्ग जियोलोजी वा कन्स्ट्रक्शन मेनेजमेन्ट वा प्रोजेक्टमेनेजमेन्ट वा इन्टरनेशनल कन्स्ट्रक्शन प्रोजेक्ट मेनेजमेन्ट एण्ड इम्प्लेमेन्टेशन अफ डेभलपमेन्ट प्रोजेक्ट वा कन्स्ट्रक्शन इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट वा इन्जिनियरिङ्ग प्रोजेक्ट मेनेजमेन्ट वा ट्रान्सपोर्ट प्लानिङ्ग वा ट्रान्सपोर्ट इकोनोमिक्स वा ट्रान्सपोर्टेशन इन्जिनियरिङ्ग वा वृज इन्जिनियरिङ्ग वा इनभाइरोमेन्टल इन्जिनियरिङ्ग वा इनफ्रस्ट्रक्चरल इन्जिनियरिङ्ग वा ट्राफिक इन्जिनियरिङ्ग वा रिभर इन्जिनियरिङ्ग वा हाइड्रोलोजी इन्जिनियरिङ्ग वा अर्थक्वेक इन्जिनियरिङ्ग वा प्रोजेक्ट प्लानिङ्ग एण्ड डेभलपमेन्ट वा अर्वान ट्रान्सपोर्ट प्लानिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।

मिति २०६१।४।२५ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

(ग) <u>स्यानिटरी उपसमूहको लागि:</u>	
१. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी खानेपानी तथा सरसफाई विषयमा तालीम प्राप्त वा सम्बन्धित विषयमा एक वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उत्तीर्ण गरी खानेपानी तथा सरसफाई विषयमा तालीम प्राप्त वा सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
४. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा स्यानिटरी इन्जिनियरिङ्ग वा पब्लिक हेल्थ इन्जिनियरिङ्ग विषयमा बी.ई. वा सो सरह उत्तीर्ण ।
५. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा स्यानिटरी इन्जिनियरिङ्ग वा पब्लिक हेल्थ इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(घ) <u>विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहको लागि:</u>	
१. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा प्राविधिक शिक्षालयबाट सम्बन्धित विषयमा टि.एस.एल. सी. कोर्स उत्तीर्ण ।
२. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल वा आर्किटेक्चरल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
३. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्किटेक्चर वा सिभिल वा विल्डिङ्ग वा स्ट्रक्चरल वा टाउन प्लानिङ्ग वा स्ट्रक्चर वा क्वान्टिटी सर्भे वा अर्वन प्लानिङ्ग विषयमा बी.ई. वा सो सरह

	उत्तीर्ण ।
४. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्किटेक्चरल वा सिभिल वा विल्डिङ वा स्ट्रक्चरल वा टाउन प्लानिङ वा स्ट्रक्चर वा क्वान्टिटी सर्भे वा अर्वन प्लानिङ विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(ड) इरिगेशन उपसमूहको लागि:	
१. राजपत्र अनंकित चतुर्थ श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट अष्टम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित कामको एक वर्षको अनुभव प्राप्त वा लेखपढ गर्न जान्ने भई सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित काममा एक वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि. एस. एल.सी वा एस.एल.सी वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त ।
४. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
५. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा बी.इ.वा सो सरह उत्तीर्ण ।
६. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ वा वाटर रिसोर्स डेभलपमेन्ट वा हाइड्रोलजी वा वाटर युज मेनेजमेन्ट वा स्ट्रक्चरल इन्जिनियरिङ वा वाटर रिसोर्स

मिति २०६१।४।२५ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

	इन्जिनियरिङ्ग वा हाइड्रोलोजीकल इन्जिनियरिङ्ग वा ल्याण्ड एण्ड वाटर डेभलपमेन्ट वा हाइड्रोइन्फरमेटिक्स वा इरिगेशन इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट वा वाटर इन्जिनियरिङ्ग वा इनफ्रास्ट्रक्चर प्लानिङ्ग वा हाइड्रोलोजी एण्ड वाटर रिसोर्स वा हाइड्रोलिक इन्जिनियरिङ्ग ट्रापिकल वाटर मेनेजमेन्ट वा सिभिल एण्ड म्युनिसिपल इन्जिनियरिङ्ग वा कन्सट्रक्सन मेनेजमेन्ट वा एप्लाइड जियो मर्फोलोजिकल एण्ड इन्जिनियरिङ्ग जियोलोजिक सर्भे वा वाटर रिसोर्स मेनेजमेन्ट वा इन्जिनियरिङ्ग सर्भे वा जियोटेक्निकल इन्जिनियरिङ्ग वा नेचुरल रिसोर्स मेनेजमेन्ट वा हाइड्रोलिक इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(च) हाइड्रोपावर उपसमूहको लागि:	
१. राजपत्र अनंकित द्वितीय श्रेणीको,—	
(क) पम्प अपरेटर पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि.एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।
(ख) ट्रेसर पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि.एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी ट्रेसर तालीम प्राप्त ।
(ग) सव ओभरसियर पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त ।
२. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
३. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा हाइड्रोपावर इन्जिनियरिङ्ग विषयमा

	बी.ई वा सो सरह उत्तीर्ण ।
४. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट हाइड्रोपावर इन्जिनियरिङ वा हाइड्रोपावर डेभेलमेन्ट एण्ड मेनेजमेन्ट वा इनर्जि इकोनिमिक्स वा हाइड्रोलिक्स वा हाइड्रोलोजी वा वाटर रिसोर्सेज इन्जिनियरिङ डेभेलपमेन्ट वा वाटर रिसोर्सेज इन्जिनियरिङ मेनेजमेन्ट वा हाइड्रोइनफरमेटिक्स वा स्ट्रक्चरल इन्जिनियरिङ वा इनभाइरोमेन्टल इन्जिनियरिङ वा जियोटेक्निकल इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(छ) हाइड्रोलोजी उपसमूहको लागि:	
१. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि.एस.एल.सी. वा एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह वा विज्ञान विषयमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण ।
४. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा बी.ई. वा सो सरह वा हाइड्रोलोजीमा स्नातकोत्तर डिप्लोमा उपाधि वा हाइड्रोलोजीमा एम.एस्सी. वा हाइड्रोलोजी विषय लिई मेटेरियोलोजीमा एम.एस. सी. वा एम. टेक वा सो सरह उत्तीर्ण ।

मिति २०६१।४।२५ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

५. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा वा हाइड्रोलोजीमा विषयमा कम्तीमा स्नाकोत्तर वा सो सरह उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(ज) एयरपोर्ट उपसमूहको लागि:	
१. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
२. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल वा ट्रान्सपोर्टेशन वा एयरपोर्ट इन्जिनियरिङ्ग विषयमा बी.ई. वा सो सरह उत्तीर्ण ।
३. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल वा ट्रान्सपोर्टेशन एयरपोर्ट इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नाकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
२. इलेक्ट्रिकल इन्जिनियरिङ्ग समूह अन्तर्गत:	
(क) जनरल इलेक्ट्रिकल इन्जिनियरिङ्ग उपसमूहको लागि:	
१. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि एस. एल.सी. वा एस. एल. सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित इन्जिनियरिङ्ग विषयमा तालीम प्राप्त ।
३. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह

	उत्तीर्ण ।
४. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयमा बी.ई.वा सो सरह उत्तीर्ण ।
५. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट हाइड्रोलेक्टिक सिष्टम इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट वा हाइड्रोलेक्टिक इन्जिनियरिङ्ग वा पावर सिष्टम इन्जिनियरिङ्ग वा पावर सिष्टम मेनेजमेन्ट वा पावर सिष्टम प्रोटेक्शन वा ईनर्जि ईकोनोमिक्स वा रिनेवल (Renewable) ईनर्जि वा ईन्भाइरोमेन्टल इन्जिनियरिङ्ग वा पावर प्लान्ट इन्जिनियरिङ्ग वा पावर सिष्टम नेटवर्क वा हाइ भोल्टेज इन्जिनियरिङ्ग वा इनर्जि मेनेजमेन्ट विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमवालीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(ख) एभिएशन इलेक्ट्रिकल इन्जिनियरिङ्ग उपसमूहको लागि:	
१. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो. सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा दुई वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित प्रथम श्रेणी पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा तीन वर्षको तालीम प्राप्त ।

मिति २०६१।४।२५ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

४. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयमा बी.ई वा सो सरह उत्तीर्ण ।
५. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
३. इलेक्ट्रोनिक एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरिङ्ग समूह अन्तर्गत:	
१. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह उत्तीर्ण वा एस. एल. सी उत्तीर्ण गरी एभिएशनको सम्बन्धित विषयमा ३ वर्षको अनुभव ।
२. राजपत्रांकित तृतीय श्रेणीको पद	कुनै विषयमा स्नातक भएको र आई.सी.ए. ओ. बाट मान्यता प्राप्त स्तरको एरोनटिकल रेडियो मेन्टेनेन्स तालीम प्राप्त वा एरोनटिकल रेडियो मेन्टेनेन्समा डिप्लोमा वा बी.ई रेडियो इन्जिनियरिङ्ग वा टेलिकम्यूनिकेशन इन्जिनियरिङ्ग वा इलेक्ट्रोनिक इन्जिनियरिङ्ग वा एयर नेभिगेशन इन्जिनियरिङ्ग वा सो सरह उत्तीर्ण ।
३. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	कुनै विषयमा स्नातकोत्तर उपाधि भएको र आई.सि.ए.ओ. बाट मान्यता प्राप्त स्तरको एरोनटिकल रेडियो मेन्टेनेन्समा सेवा प्रवेशको भन्दा उच्च तालीम वा डिप्लोमा प्राप्त वा एरोनटिकल मेन्टेनेन्समा स्नातकोत्तर वा रेडियो इन्जि. वा टेलिकम्यूनिकेशन इन्जि. वा इलेक्ट्रोनिक इन्जि. वा एयर नेभिगेशन इन्जि.मा एम.ई.वा सो सरह ।
४. मेकानिकल इन्जिनियरिङ्ग समूह अन्तर्गत:	
(क) जनरल मेकानिकल इन्जिनियरिङ्ग उपसमूहको लागि:	

१. राजपत्र अनंकित चतुर्थ श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट अष्टम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा एक वर्षको अनुभव प्राप्त वा लेखपढ गर्न जान्ने भई सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि. एस. एल.सी. वा एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित इन्जिनियरिङ्ग विषयमा तालीम वा एक वर्षको अनुभव प्राप्त ।
४. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह उत्तीर्ण वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तीमा दुई वर्षको अनुभव प्राप्त ।
५. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल इन्जिनियरिङ्ग विषयमा बी.ई. वा सो सरह उत्तीर्ण ।
६. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट जनरल मेकानिकल इन्जिनियरिङ्ग वा सिष्टम इन्जिनियरिङ्ग वा क्वालिटी कन्ट्रोल इन्जिनियरिङ्ग वा इण्डस्ट्रीयल इन्जिनियरिङ्ग वा प्रोडक्शन इन्जिनियरिङ्ग वा अटोमोवाइल इन्जिनियरिङ्ग वा इएर कन्डिशन एण्ड रेफ्रिजेरेशन वा मेशिन डिजाइन वा प्रोशेश इन्जिनियरिङ्ग वा इनर्जि इन्जिनियरिङ्ग वा रेल्वे इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम(२) बमोजिम अनुभव प्राप्त ।
(ख) एभिएसन मेकानिकल इन्जिनियरिङ्ग उपसमूहको लागि:	

१. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट विज्ञान विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तीन वर्षको तालीम प्राप्त ।
४. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट मेकानिकल इन्जिनियरिङ्ग विषयमा बी.ई.वा सो सरह उत्तीर्ण ।
५. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट मेकानिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(ग) निर्माण उपकरण संभार उपसमूहको लागि:	
१. राजपत्र अनंकित चतुर्थ श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट अष्टम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा एक वर्षको अनुभव प्राप्त वा लेखपढ गर्न जान्ने भई सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट दशम कक्षा वा सो सरह शिक्षा उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
(क) जुनियर मेकानिक्सको लागि	अष्टम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट मेकानिक्स विषयमा कम्तीमा १ वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग, मेकानिक्स तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।

(ख) जुनियर इलेक्ट्रिसियनको लागि	अष्टम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट इलेक्ट्रिक विषयमा कम्तीमा १ वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग, मेकानिक्स तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।
(ग) जुनियर वेन्डरको लागि	अष्टम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट वेन्डीङ्ग विषयमा कम्तीमा १ वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग, मेकानिक्स तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।
(घ) जुनियर मेशिनिष्टको लागि	अष्टम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट मेशिनिष्ट विषयमा कम्तीमा १ वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग, मेकानिक्स तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।
(ङ) जुनियर ब्लाकस्मिथको लागि	अष्टम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट ब्लाकस्मिथ विषयमा कम्तीमा १ वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग, मेकानिक्स तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।
(च) जुनियर स्टोर मेकानिक्सको लागि	अष्टम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट मेकानिकल विषयमा कम्तीमा १ वर्ष अवधिको तालीम प्राप्त ।
(छ) सूचिकारको लागि	अष्टम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट टेलरिङ्ग विषयमा कम्तीमा १ वर्ष अवधिको तालीम प्राप्त ।
(ज) जुनियर अपरेटरको लागि	अष्टम कक्षा उत्तीर्ण गरी ड्राइभिङ्ग लाइसेन्स प्राप्त ।
३. राजपत्र अनंकित द्वितीय श्रेणीको पदः	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि एस. एल.सी वा एस.एल.सी वा सो सरह शिक्षा उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तीमा ३ महिना तालीम वा एक वर्षको अनुभव प्राप्त ।

(क) मेकानिक्सको लागि	दशम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट व्यावसायिक विषयमा कम्तीमा दुई वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग मेकानिकल तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिना तालीम प्राप्त ।
(ख) स्टोर र मेकानिक्सको लागि	दशम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट मेकानिक विषयमा २ वर्ष अवधिको तालीम प्राप्त ।
(ग) रिकर्ड किपरको लागि	दशम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट मेकानिक विषयमा २ वर्ष अवधिको तालीम प्राप्त ।
(घ) इलेक्ट्रिसियनको लागि	दशम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट इलेक्ट्रिकल विषयमा २ वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग मेकानिकल तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।
(ङ) वेल्डरको लागि	दशम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट वल्डिङ्ग विषयमा २ वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग मेकानिकल तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।
(च) मेशिनिष्टको लागि	दशम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट मेशिनिष्ट विषयमा २ वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग मेकानिकल तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।
(छ) ब्लाक स्मिथको लागि	दशम कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट ब्लाक स्मिथ विषयमा २ वर्ष अवधिको तालीम प्राप्त वा सडक विभाग मेकानिकल तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।

(ज) अपरेटरको लागि	अष्टम कक्षा उत्तीर्ण भई इक्इम्पमेन्ट चलाउने लाइसेन्स प्राप्त गरी कम्तीमा सम्बन्धित कामको दुई वर्ष अवधिको अनुभव प्राप्त वा सडक विभाग मेकानिकल तालीम केन्द्रबाट सम्बन्धित विषयमा कम्तीमा ३ महिनाको तालीम प्राप्त ।
४. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
(क) मेकानिकल सुपरभाइजरको लागि	एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी अटोमोवाइल विषयमा दुई वर्ष अवधि मान्यता प्राप्त संस्थाबाट डिप्लोमा (तालीम) प्राप्त ।
(ख) सिनियर मेकानिक्सको लागि	एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी अटोमोवाइल विषयमा २ वर्ष अवधि मान्यता प्राप्त संस्थाबाट डिप्लोमा (तालिम) प्राप्त ।
(ग) सिनियर स्टोरमेकानिक्सको लागि	एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी मेकानिकल स्टोरकिपिङ्गमा तीन वर्ष अवधिको अनुभव प्राप्त ।
(घ) सिनियर इलेक्ट्रिसियनको लागि	एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा २ वर्षको अवधिको डिप्लोमा (तालीम) प्राप्त ।
(ङ) सिनियर मेशिनिष्टको लागि	एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा २ वर्षको अवधिको डिप्लोमा (तालीम) प्राप्त ।
(च) सिनियर वेल्डरको लागि	एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा २ वर्षको अवधिको डिप्लोमा (तालीम) प्राप्त ।
(छ) सिनियर व्लाक्स्मथको	एस.एल.सी. वा सो. सरह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा २ वर्ष अवधिको डिप्लोमा (तालीम) प्राप्त ।

(ज) सिनियर अपरेटरको लागि	एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी डोजर लोडर जस्ता हेभी मेशिन चलाउने लाइसेन्स प्राप्त गरी कम्तीमा २ वर्ष अवधिको अनुभव प्राप्त वा दशम कक्षा उत्तीर्ण गरी हेभी मेशिन (इक्वूपमेन्ट) चलाउने लाइसेन्स प्राप्त गरी कम्तीमा ५ वर्ष अवधिको अनुभव प्राप्त ।
५. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट मेकानिकल इन्जिनियरिङ्ग विषयमा वी.ई . वा सो सरह उत्तीर्ण ।
६. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट मेकानिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
५. एरोनटिकल इन्जिनियरिङ्ग समूहको लागि:	
१. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट एरोनटिकल इन्जिनियरिङ्ग विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी एयरक्राफ्ट मेन्टिनेन्स वा एभियोनिक्स विषयमा लाइसेन्स प्राप्त ।
२. राजपत्रांकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट एरोनटिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर वा उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
६. माइनिङ्ग इन्जिनियरिङ्ग समूहको लागि:	
१. राजपत्र अनंकित प्रथम श्रेणीको पद	एम.एस सी. उत्तीर्ण भै माइनिङ्ग वा सर्भेइङ्ग डिप्लोमा वा जुनियर सर्भे कोर्ष उत्तीर्ण ।
२. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट माइनिङ्ग विषयमा वी.ई., वी एस्सी., वी टेक. वा सो सरह उत्तीर्ण ।
३. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट माइनिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।

७. केमिकल इन्जिनियरिङ्ग समूहको लागि:	
१. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट केमिकल इन्जिनियरिङ्ग विषयमा बी.ई. वा सो सरह उत्तीर्ण वा केमिकल टेक्नोलोजी विषयमा बी. टेक वा सो सरह उत्तीर्ण वा पेट्रोलियम टेक्नोलोजी एण्ड म्यानेजमेन्ट विषयमा एम. एस्सी. वा सो सरह उत्तीर्ण ।
२. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट केमिकल इन्जिनियरिङ्ग विषयमा बी.ई. वा सो सरह उत्तीर्ण वा केमिकल टेक्नोलोजी विषयमा बी. टेक वा सो सरह उत्तीर्ण वा पेट्रोलियम टेक्नोलोजी एण्ड म्यानेजमेन्ट विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
८. मेटालर्जिकल इन्जिनियरिङ्ग समूहको लागि:	
१. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस. एल. सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा दुई वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट बी. एस्सी वा सो सरह उत्तीर्ण ।
३. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेटालर्जिकल इन्जिनियरिङ्ग वा मेटालर्जी विषयमा बी. ई., बी. एस्सी. वा सो सरह उत्तीर्ण वा मिनरल प्रोसेसिङ्ग विषयमा एम. एस्सी वा सो सरह उत्तीर्ण ।
४. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेटालर्जिकल इन्जिनियरिङ्ग वा मेटालर्जी विषयमा बी.ई., बी.एस्सी. वा सो सरह उत्तीर्ण वा मिनरल प्रोसेसिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
९. <u>मेट्रोलोजी समूहको लागि:</u>	
१. राजपत्र अनंकित चतुर्थ श्रेणीको पद	अष्टम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा एक वर्षको अनुभव प्राप्त ।

२. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी मेकानिकल विषयमा तालीम प्राप्त ।
३. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी मेकानिकल विषयमा प्रमाणपत्र तह वा आई. एस्सी. वा सो सरह उत्तीर्ण ।
४. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट बी. एस्सी. वा सो सरह उत्तीर्ण ।
५. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र वा गणितमा एम. एस्सी. वा मेकानिकल वा इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयमा स्नातक वा सो सरह उत्तीर्ण वा विज्ञानमा स्नातक वा सो सरह उत्तीर्ण गरी मेट्रोलोजी विषयमा कम्तीमा तीन महिनाको तालीम प्राप्त ।
६. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त गरी मेट्रोलोजीमा कम्तीमा तीन महिनाको तालीम प्राप्त वा मेकानिकल वा इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
१०. <u>मेटेरियोलोजी समूहको लागि:</u>	
१. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि एस. एल. सी. वा एस. एल. सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयको तालीम वा एक वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी वा विज्ञान विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम

	प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
४. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेटेरियोलोजी विषयमा बी. एस्सी. वा सो सरह वा विज्ञानमा स्नातक उपाधि हासिल गरी धुःइ को स्टाण्डर्ड अनुसार कम्तीमा एक वर्षको तालीम प्राप्त ।
५. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेटेरियोलोजी वा इन्टिग्रेटेड म्याप एण्ड जियो इन्फर्मेसन प्रोडक्शन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमवालीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
११. <u>जियोलोजी समूह अन्तर्गत लागि:</u>	
(क) <u>जनरल जियोलोजी उपसमूहको लागि:</u>	
१. राजपत्र अनंकित चतुर्थ श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट अष्टम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा एक वर्षको अनुभव प्राप्त वा लेखपढ गर्न जान्ने भई सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि एस. एल.सी वा एस.एल.सी वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त एक वर्षको अनुभव प्राप्त ।

मिति २०६१।४।२५ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

४.राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट जियोलोजी मूल विषय लिई बी.एस्सी. उत्तीर्ण ।
५. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट जियोलोजी र एप्लाइड जियोलोजी वा इन्जिनियरिङ्ग जियोलोजी वा हाइड्रो जियोलोजी वा जियो केमिस्ट्री वा जियोलोजीकल इन्जिनियरिङ्ग वा जियो फिजिक विषयमा एम.एस्सी. वा सो सरह उत्तीर्ण ।
६.राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट जियोलोजी र एप्लाइड जियोलोजी वा इन्जिनियरिङ्ग जियोलोजी वा हाइड्रो जियोलोजी वा जियो केमिस्ट्री वा जियोलोजीकल इन्जिनियरिङ्ग वा जियो फिजिक विषयमा एम.एस्सी. वा सो सरह उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(ख) हाइड्रो जियोलोजी उपसमूह लागि:	
१. राजपत्र अनंकित चतुर्थ श्रेणी	मान्यता प्राप्त शिक्षा संस्थाबाट अष्टम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा एक वर्षको अनुभव प्राप्त वा लेखपढ गर्न जान्ने भई सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।
२.राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
३.राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि एस. एल. सी. वा आई.एस्सी. वा सो सरह उत्तीर्ण ।
४.राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा बी. एस्सी. वा सो सरह उत्तीर्ण ।
५.राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट हाइड्रोजियोलोजी विषयमा वा हाइड्रोजियोलोजी वा

॥ मिति २०६५।१०।२३ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

	ग्राउण्ड वाटर हाइड्रोलोजी लिई जियोलोजी वा जियोफिजिक्स वा जियोलोजिकल इन्जिनियरिङ्ग वा एप्लाइड जियोलोजीमा एम.एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त गरेको वा जियोलोजि वा जियोलोजिकल इन्जिनियरिङ्ग वा जियोफिजिक्स विषयमा एम. एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त गरी ग्राउण्ड वाटर सम्बन्धी विषयमा तीन महिनाको तालीम प्राप्त ।
६. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट हाइड्रोजियोलोजी विषयमा वा हाइड्रोजियोलोजी वा ग्राउण्ड वाटर हाइड्रोलोजी लिई जियोलोजी वा जियोफिजिक्स वा जियोलोजिकल इन्जिनियरिङ्ग वा एप्लाइड जियोलोजीमा एम.एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त गरेको वा जियोलोजि वा जियोलोजिकल इन्जिनियरिङ्ग वा जियोफिजिक्स विषयमा एम. एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त गरेको वा जियोलोजि वा जियोलोजिकल इन्जिनियरिङ्ग वा जियोफिजिक्स विषयमा एम. एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त गरी ग्राउण्ड वाटर सम्बन्धी विषयमा तीन महिनाको तालीम प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
(ग) इन्जिनियरिङ्ग जियोलोजिकल उप-समूहको लागि:	
१. राजपत्र अनंकित चतुर्थ श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट अष्टम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा एक वर्षको अनुभव प्राप्त वा लेखपढ गर्न जान्ने भई सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि. एस.एल.सी वा आई. एस्सी. वा सो सरह उत्तीर्ण ।

४. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा बी. एस्सी. वा सो सरह उत्तीर्ण ।
५. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट बी. एस्सी. वा सो सरह उत्तीर्ण ।
६. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट इन्जिनियरिङ्ग जियोलोजि विषयमा इन्जिनियरिङ्ग जियोलोजी लिई जियोलोजी वा जिलोफिजिक्स वा हाईड्रो जियोलोजी वा एप्लाइड जियोलोजी वा जियोलोजिकल इन्जिनियरिङ्गमा एम. एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त गरेको वा जियोलोजी वा जियोफिजिक्स वा जियोलोजिकल इन्जिनियरिङ्गमा एम. एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त गरी इन्जिनियरिङ्ग जियोलोजी सम्बन्धी विषयमा ३ महिनाको तालीम प्राप्त ।
७. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट इन्जिनियरिङ्ग जियोलोजि विषयमा वा इन्जिनियरिङ्ग जियोलोजी लिई जियोलोजी वा जिलोफिजिक्स वा हाईड्रो जियोलोजी वा एप्लाइड जियोलोजी वा जियोलोजिकल इन्जिनियरिङ्गमा एम. एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त गरेको वा जियोलोजी वा जियोफिजिक्स वा जियोलोजिकल इन्जिनियरिङ्गमा एम. एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त गरी इन्जिनियरिङ्ग जियोलोजी सम्बन्धी विषयमा ३ महिनाको तालीम प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
१२. सिभिल एभिएशन अपरेशन एण्ड इन्जिनियरिङ्ग	
(क) सिभिल एभिएशन अपरेशन उपसमूहको लागि:	
१. राजपत्रांकित तृतीय श्रेणीको पद	कुनै विषयमा स्नातक भएको र एभिएशन अपरेशन तथा ग्राउण्ड सर्भिसेज वा पर्सनल लाईसेन्सिङ्ग वा एयर ट्रान्सपोर्ट म्यानेजमेन्टमा वा एयर ट्रान्सपोर्ट म्यानेजमेन्टमा वा एयर ट्रान्सपोर्ट म्यानेजमेन्टमा आई. सी.ए.ओ. बाट मान्यता प्राप्त स्तरको लागि प्राप्त वा सो

	सरह ।
२. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	कुनै विषयमा स्नातकोतर उपाधि भएको र एभिएशन अपरेशन तथा ग्राउण्ड सर्भिसेज वा पर्सनल लाईसेन्सिङ्ग वा एयरपोर्ट म्यानेजमेन्टमा आई सी.ए. ओ. बाट मान्यता प्राप्त स्तरको सेवा प्रवेश बखतको भन्दा उच्च तालीम प्राप्त वा डिप्लोमा वा सो सरह सो सरह ।
(ख) फ्लाइट अपरेशन उपसमूहको लागि	
१. राजपत्रांकित तृतीय श्रेणीको पद	कुनै विषयमा स्नातक भई आई सी.ए.ओ. द्वारा मान्यता प्राप्त संस्थाबाट कमर्सियल पाइलट लाइसेन्स प्राप्त ।
२. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	ए. एल.टि.पी. लाईसेन्स प्राप्त ।
(ग) एभिएशन फायर सर्भिसेज उपसमूहको लागि:	
१. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी आई.सी. ए.ओ द्वारा मान्यता प्राप्त संस्थाबाट उद्धार तथा अग्नी निवारण (रेस्क्यू एण्ड फायर फाइटिङ्ग) मा तालीम प्राप्त ।
२. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी आई. सी. ए. ओ. द्वारा मान्यता प्राप्त संस्थाबाट अग्नी निवारण (रेस्क्यू एण्ड फायर फाइटिङ्ग) मा तालीम प्राप्त ।
३. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह उत्तीर्ण गरी आई. सी. ए.ओ. द्वारा मान्यता प्राप्त संस्थाबाट फायर सर्भिसेज सम्बन्धी तालीम प्राप्त ।
४. राजपत्रांकित तृतीय श्रेणीको पद	कुनै विषयमा स्नातक भई आई सी.ए.ओ. बाट मान्यता प्राप्त संस्थाबाट फायर सर्भिसेज सम्बन्धी तालीम वेसिक तालीम प्राप्त वा सो सरह ।

५. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	कुनै विषयमा स्नातकोत्तर उपाधि भएको र आई. सी. ए. ओ. बाट मान्यता प्राप्त संस्थाबाट फायर सिर्भिसेज सम्बन्धी उच्च तालीम प्राप्त वा सो सरह ।
१३. *सर्भे समूहको लागि:	
१.राजपत्र अनंकित द्वितीय श्रेणी (अमिन वा सो सरह) को पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस. एल. सी. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा कम्तीमा एक वर्षको तालीम प्राप्त गरेको ।
२.राजपत्र अनंकित प्रथम श्रेणी (सर्भेक्षक वा सो सरह) को पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा तीन वर्षे प्रविणता प्रमाणपत्र सरहको डिप्लोमा उत्तीर्ण वा विज्ञान (फिजिक समूह) वा भूगोल विषय लिई प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा एक वर्षको जुनियर नापी तालीम प्राप्त गरेको ।
३.राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह) को पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भे वा जियोमेटिक्स इन्जिनियरिङमा स्नातक वा सो सरह उत्तीर्ण गरेको ।
४. राजपत्रांकित द्वितीय श्रेणी (प्रमुख नापी अधिकृत वा सो सरह) र राजपत्रांकित प्रथम श्रेणी (सहसचिव सरह) को पद	राजपत्रांकित तृतीय श्रेणीको नापी अधिकृत वा सो सरहको पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको र मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भे वा जियोमेटिक्ससंग सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण र ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव प्राप्त गरेको ।
१४. केमिष्ट्री समूहको लागि:	

* मिति २०६८।७।२१ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

१. राजपत्र अनंकित चतुर्थ श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट अष्टम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा एक वर्षको अनुभव प्राप्त वा लेखपढ गर्न जान्ने भई सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
३. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि. एस. एल.सी. वा एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त वा एक वर्षको अनुभव प्राप्त ।
४. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट बी. एस्सी. वा सो सरह उत्तीर्ण गरी वा फुड टेक्नोलोजीमा आई. एस्सी. वा सो सरह उत्तीर्ण ।
५. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट केमिष्ट्री विषयमा एम. एस्सी. वा सो सरह उत्तीर्ण ।
६. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट केमिष्ट्री विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
१५. एगू इरीगेशन इन्जिनियरिङ्ग समूहको लागि:	
१. राजपत्र अनंकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षा संस्थाबाट दशम कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित काममा एक वर्षको अनुभव प्राप्त ।
२. राजपत्र अनंकित द्वितीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि. एस. एल.सी. वा एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालीम प्राप्त ।
३. राजपत्र अनंकित प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।

४. राजपत्रांकित तृतीय श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट सि“चाई विषय लिई एगृ इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण ।
५. राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पद	मान्यता प्राप्त शिक्षण संस्थाबाट एगृ इन्जिनियरिङ्ग वा इरिगेशन इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट वा इरिगेशन मेनेजमेन्ट वा हाइड्रोलिक इन्जिनियरिङ्ग (ल्याण्ड एण्ड वाटर डेभलपमेन्ट) वा वाटर यूज मेनेजमेन्ट वा एगृकल्चरल ल्याण्ड एण्ड वाटर डेभलपमेन्ट वा वाटर रिसोर्सेज इन्जिनियरिङ्ग वा वाटर रिसोर्सेज मेनेजमेन्ट वा एगृकल्चरल इन्जिनियरिङ्ग (स्वायल एण्ड वाटर रिसोर्सेज इन्जिनियरिङ्ग) वा एगृकल्चरल इन्जिनियरिङ्ग (ल्याण्ड एण्ड वाटर रिसोर्सेज इन्जिनियरिङ्ग) विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमवालीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
*१६. सेवाको सबै समूहको, रा. प. द्वितीय र प्रथम श्रेणीको पदको लागि:	इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी मेनेजमेन्ट विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी नियमवालीको नियम १५ को उपनियम (२) बमोजिम अनुभव प्राप्त ।

स्पष्टीकरण:

यस अनुसूचीको प्रयोजनको लागि “मान्यता प्राप्त शिक्षण संस्था” भन्नाले लोक सेवा आयोगबाट मान्यता प्राप्त शिक्षण संस्था सम्झनु पर्छ ।

मिति २०६१।४।२५ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

* मिति २०५६।३।२८ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।

अनुसूची-४

(नियम १० सँग सम्बन्धित)

सेवा, समूह तथा उपसमूहको संचालन र प्रशासन चलाउने मन्त्रालयको नाम

सि.नं.	समूह	उपसमूह	सेवा संचालन गर्ने मन्त्रालय
१.	सिभिल	(क) जनरल	स्थानीय विकास मन्त्रालय
		(ख) हाइवे	निर्माण तथा यातायात मन्त्रालय
		(ग) स्यानिटरी	आवास तथा भौतिक योजना मन्त्रालय
		(घ) विल्डिङ एण्ड आर्किटेक्ट	आवास तथा भौतिक योजना मन्त्रालय
		(ङ) इरिगेशन	जलश्रोत मन्त्रालय
		(च) हाइड्रोपावर	जलश्रोत मन्त्रालय
		(छ) हाइड्रोलोजी	जलश्रोत मन्त्रालय
		(ज) एयरपोर्ट	पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
२.	इलेक्ट्रिकल इन्जिनियरिङ	(क) जनरल इलेक्ट्रिकल इन्जिनियरिङ	जलश्रोत मन्त्रालय
		(ख) एभिइशन इलेक्ट्रिकल इन्जिनियरिङ	पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
३.	इलेक्ट्रोनिक एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरिङ		पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
४.	मेकानिकल इन्जिनियरिङ	(क) जनरल मेकानिकल इन्जिनियरिङ	उद्योग मन्त्रालय
		(ख) एभिइशन मेकानिकल इन्जिनियरिङ	पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
		(ग) निर्माण उपकरण संभार	निर्माण तथा यातायात मन्त्रालय
५.	एरोनटिकल इन्जिनियरिङ		पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

६.	माइनिङ्ग इन्जिनियरिङ्ग		उद्योग मन्त्रालय
७.	केमिकल इन्जिनियरिङ्ग		उद्योग मन्त्रालय
८.	मेटलर्जिकल इन्जिनियरिङ्ग		उद्योग मन्त्रालय
९.	मेट्रोलोजी		उद्योग मन्त्रालय
१०.	मेटोरियोलोजी		जलश्रोत मन्त्रालय
११.	जियोलोजी	क) जनरल जियोलोजी ख) हाइड्रो जियोलोजी ग) इन्जिनियरिङ्ग जियोलोजी	उद्योग मन्त्रालय जलस्रोत मन्त्रालय जलश्रोत मन्त्रालय
१२.	सिभिल एभिएशन अपेरेशन एण्ड इन्जिनियरिङ्ग	(क) सिभिल एभिएशन ट्राफिक सर्भिसेज (ख) फ्लाइट अपेरेशन (ग) एभिएशन फायर सर्भिसेज	पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१३.	सर्भे		भूमिसुधार तथा व्यवस्था मन्त्रालय
१४.	केमिष्ट्री		उद्योग मन्त्रालय
१५.	एगृ इरिगेशन इन्जिनियरिङ्ग		जलश्रोत मन्त्रालय

***अनुसूची-५**

(नियम ११ सँग सम्बन्धित)

महानिर्देशकको पद समूहीकृत नहुने विभागहरु

१. सडक विभाग,
२. सिँचाई विभाग,
३. हवाई विभाग,
४. भवन विभाग,
५. आवास तथा शहरी विकास विभाग,
६. विद्युत विकास केन्द्र (विभाग),
७. खानी तथा भूगर्भ विभाग,
८. नापी विभाग,
९. खानेपानी तथा ढल निकास विभाग,
१०. जल तथा मौसम विज्ञान विभाग,
११. नेपाल गुणस्तर तथा नाप तौल विभाग ।

(नोट: यस नियमहरु अन्तर्गतका अनुसूचीहरुमा एक भन्दा बढी मन्त्रालयको विभिन्न मितिको सूचना अनुसार संशोधन तथा हेरफेर भएकोले उपलब्ध सूचनाको आधारमा अनुसूचीहरुलाई अद्यावधिक गर्ने कामसम्म गरिएकोछ ।)

* मिति २०५१।७।२१ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।